



## स्थानीय राजपत्र

मालिकार्जुन गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ६

संख्या: १२

मिति: २०७९।०५।३०

भाग-२



मालिकार्जुन गाउँपालिका

मालिकार्जुन गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७९

गाउँकार्यपालिकाबाट स्वीकृत मिति

२०७९।०५।२७

### प्रस्तावना :

संविधानतः कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, कृषि सडक, साना सिचाई लगायत कृषि प्रसार कार्यक्रमको संचालन, व्यवस्थापन र सोको नियमन गर्ने जिम्मेवारी एकल अधिकारको रूपमा स्थानीय सरकारमा अन्तरनिहित रहेको छ। यसैलाई आधार मानी संघीय व्यवस्थापिका संसदले स्थानीय सरकार संचालन ऐन २०७४ समेत पारित गरिसकेको छ। सो ऐनले स्थानीय तहको कृषि सम्बन्धी काम कर्तव्य र अधिकारहरूलाई विस्तृत रूपमा परिभाषित गरेको छ।

उक्त परिप्रेक्ष्यमा यस गाउँपालिकाले संविधान र ऐनले प्रावधान गरेका अधिकारको उपयोग गरी कृषि उत्पादनहरूको प्रवर्धन, ब्यवसायिकरण, कृषि उद्यमशीलताको विकास तथा बजारिकरण गरी स्थानीय तहमा नै रोजगारीका अवसरहरूको सृजना गर्दै कृषकहरूको आयस्तर बृद्धि गर्ने लक्ष्य लिएको छ। यो लक्ष्यलाई पुरा गर्न यस गाउँपालिकाले आफ्नो कार्यक्षेत्र भित्र प्राथमिकताका आधारमा कृषि विकास कार्यक्रम तर्जुमा र सोको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गर्दै कृषकहरूको माग र आवश्यकता अनुसारका उपयुक्त कृषि प्रविधिहरू तथा सेवाहरू सर्वसुलभ रूपमा गाँउ घरमा उपलब्ध गराउनु अनिवार्य भएकोले स्थानीय सरकार सञ्चालन ऐन २०७४, दफा

१०२, उपदफा २ को अधिनमा रही यो “मालिकार्जुन” गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७९” तयार पारी जारी गरिएको छ ।

## परिच्छेद १ नाम, परिभाषा र उद्देश्य

### १. नाम र प्रारम्भ

क. यस कार्यविधिको नाम “मालिकार्जुन” गाउँपालिकाको कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७९ रहेको छ ।

ख. यो कार्यविधि “मालिकार्जुन” गाउँ कार्यपालिकाले पारित गरेको मितिदेखि लागु हुनेछ ।

### २. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा

क) “अध्यक्ष” भन्नाले “मालिकार्जुन” गाउँपालिकाको अध्यक्ष सम्भन्नु पर्छ ।

ख) “उपाध्यक्ष” भन्नाले “मालिकार्जुन” गाउँपालिकाको उपाध्यक्ष सम्भन्नु पर्छ ।

ग) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई बुझाउँछ ।

घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले “मालिकार्जुन” गाउँपालिकामा प्रशासकीय प्रमुखको रूपमा काम गर्न जिम्मेवारी तोकिएको प्रशासकीय अधिकृतलाई सम्भन्नु पर्छ ।

ङ) “कानून” भन्नाले संघीय कानून, प्रदेश कानून र स्थानीय कानून सम्भन्नु पर्छ ।

च) “कार्यपालिका” भन्नाले “मालिकार्जुन” गाउँ कार्यपालिका सम्भन्नु पर्छ ।

छ) “कार्य विधि” भन्नाले “मालिकार्जुन गाउँपालिका कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि, २०७९” लाई सम्भन्नु पर्दछ ।

ज) “कृषि” भन्नाले जीवन धान्न र विकास/वृद्धि का लागि आवश्यक खाना, रेशा, जैविक उर्जा, जडिवुटि र अन्य वस्तु उत्पादन गर्न प्रयोग गरिने विउ/विरुवा, पशुपन्छी (माछा समेत) र ढुसी (च्याउजातको खेती वा पालन र प्रजनन सम्बन्धि कार्य भन्ने बुझाउँदछ ।

झ) “कृषक” भन्नाले कृषि वा कृषि क्षेत्रमा संलग्न कृषक, उद्यमी र व्यवसायी भन्ने बुझाउँदछ ।

ञ) “गाउँपालिका” भन्नाले संविधान बमोजिम स्थापना भएका “मालिकार्जुन” गाउँपालिका सम्भन्नु पर्छ । यसले गाउँ कार्यपालिकालाई समेत जनाउने छ ।

ट) “गाउँसभा” भन्नाले संविधानको धारा २२२ को उपधारा ९१० बमोजिमको “मालिकार्जुन” गाउँ सभा सम्भन्नु पर्छ ।

ठ) “जिल्ला समन्वय समिति” भन्नाले संविधानको धारा २२० को उपधारा ९३० बमोजिमको दार्चुला जिल्ला समन्वय समिति सम्भन्नु पर्छ ।

ड) “जिल्ला सभा” भन्नाले संविधानको धारा २२० को उपधारा ९१० बमोजिमको दार्चुला जिल्ला सभा सम्भन्नु पर्छ ।

ढ) “पदाधिकारी” भन्नाले “मालिकार्जुन” कार्यपालिकाको अध्यक्ष, प्रमुख, उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिकाका अन्य सदस्य सम्भन्नु पर्छ ।

ण) “प्रदेश” भन्नाले संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको सुदूरपश्चिम प्रदेश सम्भन्नु पर्दछ ।

त) “विषयगत शाखा” भन्नाले “मालिकार्जुन” गाउँपालिकामा कृषि क्षेत्रको विकासका लागि स्थापना भएका महाशाखा, शाखा, इकाई तथा सेवाकेन्द्रलाई जनाउँदछ । यसले अन्य विषयगत क्षेत्रको विकासका लागि “मालिकार्जुन” गाउँपालिकामा स्थापना भएका शाखा वा महाशाखालाई समेत जनाउँदछ ।

थ) “मन्त्रालय” भन्नाले कृषि विषय हेर्ने नेपाल सरकारको संघीय मन्त्रालय सम्भन्नु पर्छ । यस शब्दले कृषि विषय हेर्ने प्रादेशिक मन्त्रालयलाई समेत जनाउँदछ ।

द) “योजना” भन्नाले आयोजना, परियोजना तथा कार्यक्रम समेतलाई जनाउँदछ ।

न) “वडा” भन्नाले “मालिकार्जुन” गाउँपालिकाको वडालाई सम्भन्नु पर्छ ।

प) “वडा अध्यक्ष” भन्नाले “मालिकार्जुन” गाउँपालिकाका वडाका अध्यक्ष सम्भन्नु पर्छ ।

फ) “वडा समिति” भन्नाले संविधानको धारा २२२ को उपधारा ९४० धारा २२३ को उपधारा ९४० बमोजिमको “मालिकार्जुन” गाउँपालिकाको वडा समिति सम्भन्नु पर्छ ।

व) “सदस्य” भन्नाले,

- गाउँपालिकाको सम्बन्धमा “मालिकार्जुन” गाउँ सभा वा गाउँ कार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शब्दले गाउँ सभा वा गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष वा वडा समितिको सदस्यलाई समेत जनाउँछ ।
- जिल्ला सभाको सम्बन्धमा दार्चुला जिल्ला सभा तथा जिल्ला समन्वय समितिको सदस्य सम्झनु पर्दछ र सो शब्दले दार्चुला जिल्ला सभाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख समेतलाई जनाउँदछ ।
- कृषि समितिको सम्बन्धमा “मालिकार्जुन” गाउँपालिकामा कृषि कार्यक्रम संचालन र व्यवस्थापन गर्न गाउँपालिकामा गठन भएको कृषि समिति तथा उप समितिका संयोजक, उप संयोजक तथा सदस्य समेतलाई जनाउँछ ।

भ) “बोर्ड” भन्नाले यस कार्यविधिको व्यवस्था अनुसार “मालिकार्जुन” गाउँपालिकामा गठन भएको कृषि विकास बोर्ड जनाउँदछ ।

म) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनु पर्दछ ।

य) “संघ” भन्नाले संघीय संरचनाको सबै भन्दा माथिल्लो इकाइको रूपमा रहने संघीय तह सम्झनु पर्दछ ।

र) “स्थानीय तह” भन्नाले “मालिकार्जुन” गाउँपालिकालाई जनाउँदछ ।

(य) संघ संस्था भन्नाले गैर सरकारी संस्था, सहकारी र नियम अनुसार दर्ता भएका संगठित संस्थाहरूलाई जनाउँछ ।

### ३. कार्यविधिको उद्देश्य

यस कार्यविधिको मूल उद्देश्य पालिकाले आफ्नो कार्यक्षेत्र भित्र अवलम्बन गर्ने कृषि विकास कार्यक्रमको तर्जुमा, सोको प्रभावकारी संचालन, परिचालन, प्राविधिक सहयोगको सुनिश्चितता तथा व्यवस्थापन मा सहयोग पुऱ्याउने र कृषि परिवारलाई कृषि प्रसार सेवा प्रवाह गर्ने रहेका छ । यसका विशिष्ट उद्देश्यहरू देहाय अनुसार रहेका छन् ।

क) कृषि सेवा प्रवाहका लागि आवश्यक संस्थागत संरचना बनाउन र सोको प्रभावकारी परिचालनमा सहयोग गर्ने ।

ख) गाउँपालिकाको वार्षिक तथा आवधिक कृषि विकास योजना तर्जुमा गर्न सहयोग पुरयाउने ।

ग) कार्यक्रम तर्जुमा तथा संचालनमा राजनैतिक तथा प्रशासनिक जवाफदेहिता बृद्धि गर्न सहयोग गर्ने ।

घ) कृषि विकास कार्यक्रम संचालनका लागि आवश्यक नीति निर्माण तथा मापदण्ड निर्धारण गर्न सहयोग पुरयाउने

## परिच्छेद २

### ४. कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन

#### गाउँपालिकाको कर्मचारी व्यवस्था तथा संगठन संरचना

क) मालिकार्जुन गाउँपालिकाले आवश्यकता र प्राथमिकता अनुसार कृषि क्षेत्रको समग्र विकासका लागि कार्य संचालन गर्न गराउन गाउँपालिकाले पारित गरेको कार्य विभाजन नियमावली बमोजिम कृषि महाशाखा र शाखा स्थापना गर्ने छ । त्यस्तै वडा वा सेवा केन्द्रस्तरमा समेत कृषि कार्यक्रम संचालन व्यवस्थापन गर्न आवश्यक प्राविधिक सेवा पुऱ्याउन सहजिकरणका लागि कृषि शाखाको स्थापना गर्ने छ । उक्त शाखाको काम, कर्तव्य र जिम्मेवारी स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रही गाउँपालिकाले पारित गरेको कार्य विभाजन नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।

ख) उक्त महाशाखा वा शाखा तथा वडा वा सेवाकेन्द्रमा कति स्थायी र करारका कर्मचारी रहने छन् भन्ने विषय गाउँपालिकाले संस्थागत आवश्यकता पहिचान सभै गरी पारित गरेको संगठन संरचना अनुसार हुने छ ।

ग) मालिकार्जुन गाउँपालिकाले श्रोत साधनको अधिकतम उपयोग र लागत न्युनिकरणका लागि अन्य सरकारी, गैह्रसरकारी संघसंस्था तथा नीजि क्षेत्रका सेवा प्रदायकहरूसंग साभेदारी गरी सेवा खरिद गरेर समेत कृषि सेवा प्रवाह गर्ने छ ।

घ) मालिकार्जुन गाउँपालिकाले आवश्यकतानुसार स्थानीय कृषि श्रोत व्यक्तिहरुको विकास तथा परिचालन गरी कृषि सेवाको विस्तार गर्ने छ ।

ङ.) गाउँपालिका क्षेत्रमा संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद ३ मा निर्धारण भएका कृषि विकासका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन आवश्यक कार्यक्रम तर्जुमा, स्थानीय कृषि विकासका नीति नियम, कार्यविधि, मापदण्ड निर्धारण तथा जनप्रतिनिधिहरुको कार्यक्रम प्रतिको जबाफदेहिता सुनिश्चित गर्न गाउँपालिकाले पारित गरेको कार्य विभाजन तथा कार्यसम्पादन नियमावलीको अधिनमा रही सामाजिक समावेशिताका आधारमा वडास्तरीय कृषि विकास बोर्ड गठन गरिने छ ।

## परिच्छेद ३

स्थानीय कृषि विकासका नीति नियम, कार्यविधि, मापदण्ड निर्धारण तथा कृषि विकास योजना तर्जुमा,

### ५. स्थानीय कृषि विकासका नीति नियम, कार्यविधि, मापदण्ड निर्धारण:

- स्थानीय सरकार संचालन ऐनको परिधिभित्र रहेर गाउँपालिकाले कृषि विकासको लागि स्थानीय ऐन, नीति नियम तथा कार्यक्रम संचालनका लागि आवश्यक मापदण्ड बनाई सो को आधारमा कार्यक्रम संचालन गर्नु पर्ने छ ।

- स्थानीय नीति नियम तर्जुमा गर्दा महिला कृषक, वैदेशिक रोजगारीमा रहेका घर परिवारका सदस्यहरु, कृषि उद्यमी, साना तथा व्यवसायिक कृषकहरुका लागि लच्छित गरी सामाजिक समावेशिताका आधारमा नीति निर्माण गरी लागु गर्ने ।

### ६. स्थानीय कृषि विकास योजना र बजेट तर्जुमा

#### क . योजना तर्जुमा

- गाउँपालिकाले अनुसूची १ बमोजिम गठित वडा कृषि विकास बोर्डको सहयोगमा भूगोल अनुसार प्राविधिक रूपले उपयुक्त हुने गरी कृषिक्षेत्रको प्राथमिकता निर्धारण गर्ने छ ।

- गाउँपालिकाले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कृषि विकास योजना तर्जुमा गरी सम्बन्धित कार्यपालिकाबाट स्वीकृत गराई राख्ने र उक्त योजनामा लिएका नीति रणनीतिलाई आवश्यकता अनुसार सम्बन्धित गाउँपालिकाको आवधिक योजनामा समावेश गरी लागु गर्ने गराउने ।

- गाउँपालिकाबाट बजेट पूर्वानुमान र मार्गदर्शन प्राप्त भए पछि समितिको बैठकबाट वडास्तर र गाउँपालिका स्तरीय बजेट पूर्वानुमानलाई बाँडफाँट गर्न कृषि विषयक सबै सरोकारवालाको बैठक आयोजना गर्ने र शाखागत वा वडागत बाँडफाँट गर्ने र योजना तर्जुमामा सहभागिता जनाउन कार्यक्रम समेत स्वीकृत गर्ने ।

- उक्त स्वीकृत विषयगत क्षेत्र र आवधिक योजनाले लिएका लक्ष्य र उद्देश्य प्राप्तिका लागि वार्षिक योजना तर्जुमाको सिलसिलामा बजेट पूर्वानुमान र मार्गदर्शनमा समावेश गर्न सम्बन्धित गाउँपालिकासंग समन्वय गर्ने ।

- गाउँपालिकाले कृषि विकासको योजना तर्जुमा गर्दा साना तथा मझौला सिंचाईको योजनालाई समेत समावेश गरी बनाउनु पर्ने छ । स्थानीय तहमा सिंचाईका योजना बनाउदा तथा सो सम्बन्धि कार्य संचालन गर्दा जलउपभोक्ता समितिको सक्रिय सहभागिता सुनिश्चित गर्नु पर्ने छ ।

## परिच्छेद ४

### ७ . अनुगमन, मुल्यांकन, समीक्षा र प्रतिवेदन

#### क. अनुगमन

- योजना वा कार्यक्रमको एकल वा संयुक्त अनुगमनको व्यवस्थाका लागि अनुगमन कार्यको कार्यतालिका गाउँपालिकाको अनुगमन समितिबाट स्वीकृत गराई राख्ने र बजेट समेत छुट्टयाउने
- कृषि समितिले आवश्यकतानुसारको टोली गठन गरी नियमित अनुगमनको व्यवस्था मिलाउने छ
- अनुगमनका क्रममा नीति, योजना, कार्यक्रम तथा आयोजनाहरूमा निम्न कुराको विश्लेषण गर्ने
  - श्रोतसाधनको प्राप्त र प्रयोग स्वीकृत बजेट र समयतालिका अनुसार भए नभएको
  - अपेक्षित प्रतिफल समयमै प्रभावकारी रूपमा हासिल भए नभएको
  - कार्यान्वयन क्षमता के कस्तो छ
  - के कस्ता समस्या र बाधा व्यवधान देखिएका छन र तिनको समाधानका निम्ति के कस्ता उपाय अवलम्बन गर्नु पर्छ
- सूचना प्रविधिको उपयोगबाट अनुगमन सूचना प्रणाली वर्तमानमा स्थापित गर्दा उपयुक्त हुने हुनाले अनुगमनका लागि उपयुक्त प्रणाली विकास गर्ने
- गाउँपालिकामा अनुगमन र सुपरिवेक्षणका लागि उपाध्यक्षको संयोजकत्वमा गठित संस्थागत संयन्त्रको व्यवस्था भएकोले उक्त संयन्त्रसंग समितिले समन्वय गरी अनुगमनको व्यवस्था गर्ने
- स्थानीय कृषि विकास समितिले पनि आफु अन्तर्गत संचालित कार्यक्रमहरूको समयमै अनुगमन गर्न कृषि विकास समितिको संयोजक वा अन्य सदस्यको संयोजकत्वमा सम्बद्ध शाखाका प्रमुख वा नीजको प्रतिनिधि, गैरसरकारी संस्थाको प्रतिनिधि, कृषक समूहको प्रतिनिधि, सहकारी संस्थाको प्रतिनिधि रहेको अनुगमन उप समिति गठन गर्ने र त्यसको सचिव कृषि शाखा वा महाशाखाका प्रमुखले तोकेको अधिकृत कर्मचारी हुने व्यवस्था मिलाउने
- उक्त उपसमितिले आफ्नो कार्यविधि आफै बनाउने छ र संयुक्त वा एकल अनुगमनको व्यवस्था समेत गर्ने छ उक्त उप समितिले उपलब्धि (OUTPUT) र परिणाम (OUTCOME) को मापन सूचक तयार गरी स्वीकृत गराई राख्ने छ । त्यस्तै कृषि सम्बद्ध अन्य सरोकारवाला गैर सरकारी संस्था, नीजि र सहकारी क्षेत्र एवं विकास साझेदारका बीचमा पनि अनुगमन प्रणालीका सूचक निर्धारण गरी कृषि बोर्डको अनुगमन प्रणालीमा समाहित गर्न सकिने सूचक निर्धारण गरी लागु गरिने छ । अनावश्यक सूचनाहरू माग नगर्ने र आवश्यक सूचना नछुटाउने नीति समेत अवलम्बन गर्ने
- यसरी सूचक तयार गर्दा स्थानीय गाउँपालिकालाई कृषि क्षेत्रको आधारभूत सूचना उपलब्ध गराउनुका साथै आवधिक योजनामा निर्दिष्ट गरेका विषयक्षेत्रगत सूचकहरूसंग मिलान गर्न समन्वय गरी तदनुसारको प्रतिवेदन पठाउने व्यवस्था गर्ने
- जिल्ला समन्वय समिति र प्रादेशिक सरकारमा पठाइने सूचना बारेमा पनि पूर्व जानकारी तत निकायबाट माग गर्ने
- अनुगमन प्रणालीलाई नियमित र व्यवस्थित बनाउन सबै कार्यक्रम र भौगोलिक क्षेत्रमा पुग्न संभव न भए नमुनाको रूपमा केही वडामा र समष्टि व्यवस्थापनको अनुगमन मापनका सूचक तयार गरी तदनुसार अनुगमन गर्ने व्यवस्था समेत मिलाउने
- स्थानीय प्रार्थमिकता प्राप्त, बहुवर्षिय वा पूजिगत लगानी अत्यधिक भएका योजना, कार्यक्रमहरूका लागि छुट्टै सूचक तयार गरी नियमित अनुगमन गर्ने प्रणाली स्थापित गरिने छ र देखा परेका समस्या समयमै समाधान गरी योजना कार्यक्रम सुचारु गराउने व्यवस्था मिलाउने
- अनुगमन कार्यका लागि लाग्ने अनुमानित बजेट समेत यस उप समितिले तय गरी समितिमा पेश गर्ने छ

- समितिले विषयगत शाखा वा महाशाखालाई पनि सुपरिवेक्षण तथा अनुगमनका लागि बजेटको व्यवस्था गरी अनुगमन गर्न गराउन आवश्यक निर्देशन दिने
- यसरी अनुगमन गराई विषयगत कृषि समिति र गाउँपालिका र स्थानीय तहको समितिमा नियमित प्रतिवेदन लिने व्यवस्था गर्ने
- अनुगमन, मूल्याङ्कनमा जिल्ला समन्वय समितिको समेत भूमिका रहने हुँदा विकास गरिएका अनुगमन सूचक, कार्यतालिका आदिवारे सम्बन्धित कार्यपालिका मार्फत जिल्ला समन्वय समितिमा समेत पठाउने ।

### ख. मध्यावधि मूल्यांकन

- स्थानीय गाउँपालिकामा आवधिक योजना तयार गरी संचालनमा ल्याएको छ भने उक्त योजनाको समष्टि उपलब्धि र परिणामको मापन हुने गरी बाह्य निकाय वा विशेषज्ञबाट मध्यावधि मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्ने ।
- बहुवर्षिय योजना वा प्राथमिकता प्राप्त योजनाहरूको पनि मध्यावधि मूल्याङ्कन गरिने प्रणाली अबलम्बन गर्ने ।

### ग. अन्तिम मूल्यांकन

- योजनाका बृहतर लक्ष्य र उद्देश्य हासिल भए नभएको, कहाँ, के कस्ता सबल र कमजोर पक्ष रहन गए विश्लेषण गरी व्यवस्थापनलाई उपयुक्त नीति, रणनीति तय गर्न मद्दत पुऱ्याउन व्यवस्थाका लागि अन्तिम मूल्याङ्कनको व्यवस्था गर्ने
- स्थानीय गाउँपालिकाले तयार गरेको आवधिक योजनाको समष्टि अन्तिम प्रभाव मूल्याङ्कन गर्ने प्रावधान राख्ने
- मूल्याङ्कन प्रणालीमा कृषिक्षेत्रको समेत प्रभाव मूल्याङ्कन गर्न गराउन व्यवस्था मिलाउने
- अन्तिम मूल्याङ्कनका लागि तेस्रो पक्षका विज्ञबाट गर्ने गराउने व्यवस्था गर्ने ।

### घ. समीक्षा

- स्थानीय गाउँपालिकामा प्रत्येक चौमासिक र वार्षिक रुपमा संचालित सबै योजना, कार्यक्रम, आयोजना वा कृषाकलापहरूको प्रगति समीक्षा सम्बन्धित कार्यपालिकाले गर्ने हुनाले कृषि विकास समितिले पनि समिति अन्तर्गतका सबै कार्यक्रमको समितिमा समीक्षा गरी समीक्षाको निचोड सम्बन्धित कार्यपालिकाको समीक्षा बैठकमा पेश गर्ने ।
- यस्तो समीक्षा बैठकको आयोजना गाउँपालिकाको बैठक बस्नु अगाडि निश्चित गर्ने
- यस समीक्षा बैठकमा सरोकारवाला सबै सरकारी, गैरसरकारी, नीजि, सहकारी, विकास साभेदारहरूको सहभागिता सुनिश्चित गर्ने ।
- समीक्षामा आँकडा प्रस्तुति गर्नु भन्दा पनि देखा परेका मुद्दा, समस्याहरूबारे छलफल गर्ने र समस्या समाधानका सहज उपायको खोजी गर्ने र कुन तहबाट उक्त समस्या समाधान हुने हो सोको समेत जिम्मेवारी तोक्ने कार्य गर्ने ।
- कृषि विषयक पूजिगत खर्चमा कमी हुनुमा देखापरेका समस्याको समेत समयमै निदान गरिने गरी समाधान खोज्ने
- स्थानीय, प्रादेशिक वा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको हरेक दुई महिनामा समीक्षा गर्ने प्रणाली अबलम्बन गर्ने ।
- विकास साभेदारहरूको सहयोगमा संचालित योजनाको समीक्षा समेत गर्ने र समीक्षा बैठकमा प्राप्त गुनासाहरूलाई समेत सम्बोधन गर्ने ।

### ड. प्रतिवेदन

- गाउँपालिकाले पारित गरेको आर्थिक कार्यविधि अनुसारको ढाँचामा आर्थिक प्रतिवेदनहरू मासिक रुपमा अख्तियार प्राप्त महाशाखा वा शाखा प्रमुखले तोकिएको कार्यालय वा निकायमा पठाउने ।
- भौतिक प्रगति प्रतिवेदन साधारणतया चौमासिक भुक्तान भएको ७ दिन भित्र अख्तियार प्राप्त महाशाखा वा शाखा प्रमुखले सम्बन्धित गाउँपालिकामा पठाउने व्यवस्था मिलाउने ।

- यसका लागि कृषिसंग सम्बद्ध सबै सरोकारवालाहरूबाट समय मै प्रतिवेदन संकलन गरी निश्चित ढाँचामा राखी एकिकृत गरी सम्बन्धित गाउँपालिकाको कार्यालयमा पठाउनु पर्ने भएकोले कृषिसंग सम्बद्ध निकायहरूले पनि आफ्नो निकायको भौतिक प्रतिवेदन समितिका सचिव वा शाखा, महाशाखा प्रमुख समक्ष पठाउने र
- चौमासिक प्रतिवेदनमा भौतिक प्रगतिका साथै आय व्ययको समग्र स्थिति प्रस्तुत गरिने व्यवस्था गर्ने ।

#### च) कार्यक्रम कार्यान्वयन प्रतिवेदन

- अख्तियारि प्राप्त प्रत्येक निकायले मासिक रुपमा वित्तीय र प्राथमिकता प्राप्त कार्यक्रमको हरेक दुई महिनामा महिनामा र अन्य सबै कार्यक्रमको चौमासिक रुपमा भौतिक प्रगति प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित कार्यपालिकामा पठाउने ।
- यसरी पठाएको प्रतिवेदन सम्बन्धित विषयगत समितिको सचिवलाई समेत उपलब्ध गराउने
- प्राथमिकता प्राप्त योजनाको हरेक दुई महिनामा प्रमुख वा अध्यक्षले कार्यपालिकामा समीक्षा गरी बाधा अडकाउ भए फुकाउने र समयमा प्रगति हासिल गर्ने रणनीति समेत तय गर्ने ।
- कार्यपालिकामा कृषि सम्बन्धी विषयको समीक्षा हुनु भन्दा अगावै विषयगत समिति तथा एकिकृत समितिको बैठकमा समीक्षा गर्दा विषयगत समितिका संयोजकले एकमुष्ट प्रगतिको समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने र देखापरेका प्रमुख मुद्दा वा समस्या प्रस्तुत गरी समाधानको उपाय समेतको रणनीति बैठकबाट तय गर्ने ।
- चौमासिक प्रगति प्रतिवेदन जिल्ला समन्वय समिति, प्रदेश वा संघीय सरकारको सम्बन्धित मंत्रालयमा एकिकृत गरी महिना भुक्तान भएको १५ दिन भित्र प्रस्तुत गर्ने ।
- वार्षिक प्रतिवेदन पठाउने सम्बन्धित कार्यपालिकाले वार्षिक प्रतिवेदन तोकिएको ढाँचामा आर्थिक वर्ष भुक्तान भएको एक महिना भित्र सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश तथा संघीय मंत्रालयमा पठाउनु पर्ने
- प्रगति स्थितिको आधारमा कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्ने यसका लागि प्रत्येक कर्मचारीको कार्य जिम्मेवारी विवरण प्राप्त गरी तदनुसार कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्ने ।

### परिच्छेद ५

#### ८ . रकम प्रवाह प्रकृया र कोष व्यवस्थापन (बजेट निकासा, आम्दानीका प्रमुख श्रोत, कोष व्यवस्थापन र संचालन)

##### खर्च गर्ने अख्तियारी र कार्यविधि

- क. संघ र प्रदेश सरकारबाट स्थानीय गाउँ कार्यपालिकामा सशर्त, विशेष वा समपुरक अनुदानको रुपमा कृषि क्षेत्रको बजेट प्राप्त वा निकासा हुनेछ र सम्बन्धित गाउँकार्यपालिकाले पनि आफ्नो आय वा समानिकरण अनुदानबाट रकम थप गरी पठाउन सक्ने छ ।
- ख. वैदेशिक श्रोतको अनुदान, ऋण वा प्राविधिक सहायता अन्तर्गतको रकम समेत सशर्त रुपमा स्थानीय पालिकाले निकासा पठाउने छ ।
- ग. यसरी कृषि क्षेत्रका लागि प्राप्त भएको रकम सम्बन्धित सभाबाट बजेट स्वीकृत भएको सात दिन भित्र गाउँपालिकाको अध्यक्ष वा प्रमुखले सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने छ ।
- घ. प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी प्राप्त भएको १५ दिन भित्र सम्बन्धित महाशाखा वा शाखा प्रमुख र वडा सचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानून बमोजिम खर्च गर्ने गरी अख्तियारी दिइने व्यवस्था रहेकोले कृषि महाशाखा वा शाखाले पनि गाउँकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृतले मागेको विवरण उपलब्ध गराई समयमै बजेट निकासा गराउने ।
- ङ. कृषि शाखा, महाशाखाले आफुलाई प्राप्त अख्तियारी र कार्यान्वयन मार्ग दर्शन सम्बन्धित कृषि समितिमा पेश गर्ने र कार्य जिम्मेवारी तालिका बमोजिम जिम्मेवार पदाधिकारीलाई कार्यक्रमको बाँडफाँट गरी खर्च गर्ने गराउने निर्देशन दिनेछ ।
- च. प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर यकीन गरी निश्चित भए पछि मात्र वितरणको व्यवस्था मिलाई कृषि कार्यक्रममा वस्तुगत सहायता तथा अनुदान समेत वितरण गर्नु पर्ने हुनाले कहाँ, कसले, कहिले र कसरी वितरण गरिने हो सोको बाँडफाँट समितिबाट गरी जिम्मेवारी किटान गरिने छ ।
- छ. अनुदान र सहूलियत वितरण सम्बन्धि छुट्टै कार्यविधि सम्बन्धित कार्यपालिकाबाट पारित गराई राख्नु पर्ने छ ।

ज. प्राप्त वस्तुगत सहायता वितरण भन्दा अगाडि गुणस्तर यकीन गरी निश्चित भए पछि मात्र वितरणको व्यवस्था मिलाइने छ ।

झ. वस्तुगत सहायता अन्तर्गतको पकेटहरु स्थानीय तहमै खरिद गर्नु पर्ने हो भने सार्वजनिक खरिद नियमावली बमोजिम खरिद योजनामा समावेश गरी समयमै खरिदको व्यवस्था मिलाइने छ ।

ञ. स्थानीय किसानबाट खरिद गर्नु पर्ने हो भने गुणस्तरको यकिन गरी मात्र खरिद गरिने छ ।

ट. विषयगत शाखा, महाशाखाले अख्तियारी प्राप्त भएको रकमको अख्तियारी प्राप्त अधिकृतले वार्षिक बजेट र चौमासिक विभाजनको परिधि भित्र रही खर्च गर्ने, लेखा राख्ने वा राख्न लगाउने, लेखापरीक्षण गर्ने गराउने, बेरुजु फर्छ्यौट गर्ने छ । यि सबै कार्यको जिम्मेवारी र उत्तरदायित्व सम्बन्धित अख्तियार प्राप्त अधिकारीको हुने छ ।

ठ. खर्च खाता सम्बन्धित शाखा वा महाशाखा मा रहने हो वा एकिकृत कोष संचालन (single treasury account) प्रणाली अन्तर्गत संचालन हुने हो महालेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम हुने छ ।

ड. अख्तियार प्राप्त अधिकृतले खर्चको फाँटवारी र प्रतिवेदन सम्बन्धित गाउँपालिकामा मासिक रुपमा तोकिएको निर्दिष्ट ढाँचामा पठाउनु पर्ने छ ।

ढ. चौमासिक रुपमा स्थानीय कार्यविधि ऐन बमोजिम बजेट निकासमा माग गर्नु पर्ने छ ।

ण. सम्बन्धित कार्यपालिकाले वार्षिक बजेटको २५ प्रतिशत रकम पुँजीगत खर्चमा रकमान्तर गर्न सक्ने छ र पुँजीगत खर्चबाट चालु खर्चमा रकमान्तर गर्न पाइने छैन ।

त. अन्य कार्य गाउँपालिकाले पारित गरेको कार्यविधि तोके बमोजिम गर्नु पर्ने छ ।

थ. कृषि कार्यक्रममा वैदेशिक सहायता अन्तर्गतको रकम भए सम्भौता बमोजिमको शर्तका अधिनमा रही खर्च गर्नु पर्ने छ र आर्थिक प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित विकास साभेदारलाई समेत उपलब्ध गराउनु पर्ने छ ।

द. यदि वैदेशिक सहयोगको प्राविधिक सहायता अन्तर्गत रकम संघीय सरकारको स्वीकृतिमा स्थानीय तहसंग सम्भौता गरी कार्य संचालन गरिएको छ र रकम स्थानीय कोषबाट प्राप्त भएको छ भने द्विपक्षीय सम्भौता बमोजिमका शर्त पालना गर्नु पर्ने छ र नीजले मागेको ढाँचामा हिसाब बुझाउनु पर्ने छ ।

ध. यि सबै कार्यको लेखापरीक्षणको जिम्मेवारी सम्बन्धित अख्तियारी प्राप्त शाखा, महाशाखा प्रमुखको हुने छ र वार्षिक रुपमा लेखापरीक्षण प्रतिवेदन सम्बन्धित विकास साभेदारलाई समेत उपलब्ध गराउनु पर्ने छ ।

न. लेखा सम्बन्धि सम्पूर्ण प्रतिवेदन वार्षिकरुपमा सम्बन्धित सभाको लेखा समितिमा प्रस्तुत गर्न सम्बन्धित कार्यपालिकामा प्रस्तुत गर्नु पर्ने छ र

प. बजेट कार्यान्वयन गर्दा वित्तीय जोखिम न्यूनिकरणका कारण र निराकरणका उपाय समेत अबलम्बन गरी न्यूनिकरण गर्ने पहल गर्नु पर्नेछ ।

## परिच्छेद ६

### ९. पारदर्शिता, जवाफदेहिता तथा उत्तरदायित्व, प्रचार, प्रसार, सूचनाको हक र सुशासनका औजारहरुको प्रयोग, गुनासो व्यवस्थापन

- गाउँपालिकामा गरिने कृषाकलाप, प्रदान गरिने सेवा सुविधालाई पारदर्शी, उत्तरदायी, जवाफदेही र प्रभावकारी रुपमा नागरिक प्रति सम्बेदनशिल भई संचालन गर्ने ।

- यसरी संचालन गर्दा नागरिकको व्यापक सहभागितामा संचालन गर्ने गराउने ।

- गाउँपालिकामा कार्यक्रम संचालन गर्दा सुशासनका मूलभूत मान्यता जस्तै कानूनको शासन, आर्थिक अनुशासन, मानव अधिकारको पूर्ण प्रत्याभूति, विकेन्द्रीकरण तथा भ्रष्टाचारमुक्त प्रशासन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात गर्दै कार्य गर्ने संस्कृति अबलम्बन गर्ने ।

- गाउँपालिकामा सुशासन कायम गर्न गराउन समितिले विशेष पहल गर्ने छ र स्थानीय सरकारबाट कृषि कार्यक्रममा सुशासनको प्रत्याभूति दिलाउन असल शासनका निम्न मूल्य मान्यताको अबलम्बन गर्ने ।

- स्थानीय कृषि कार्यक्रममा सम्बद्ध सबै कर्मचारी र संघ, संस्था स्थानीय गाउँपालिका प्रति उत्तरदायी भइ कार्य गर्ने छन र तोकिएको जिम्मेवारी तोकिएको समयमा सम्पादन गरी जवाफदेही प्रशासन संचालन गर्ने ।

- गाउँपालिकामा र कृषि समिति बीच कार्य जिम्मेवारीको स्पष्ट बाँडफाँट कार्य विभाजन नियमावलीमा व्यवस्था गरी कृषि सम्बन्धि कार्यका लागि जिम्मेवार संस्थाको रुपमा यस समितिको विकास गरिने छ र समितिले पनि सम्बद्ध कार्यालयलाई कार्य जिम्मेवारी किटान गरी जिम्मेवार बनाउने ।

- महाशाखा, शाखा, उपशाखा र इकाई कार्यालयले आफ्ना मातहतका कर्मचारीको कार्य विवरण तयार गरी तदनुसार जिम्मेवारी किटान गर्ने ।
- कृषि सम्बद्ध सबै शाखा, महाशाखा प्रमुख बीचमा कार्यसम्पादन करार गरिने छ र उक्त करारको संस्थागतरूपमा नियमित समीक्षा गर्ने गराउने व्यवस्था मिलाउने ।
- कृषि सम्बद्ध सबै महाशाखा, शाखा वा कार्यालयले आफ्नो शाखा वा महाशाखाबाट उपलब्ध गराइने सेवा, सुविधालाई निर्दिष्ट ढाँचामा नागरिक बडापत्रमा प्रकाशित गरी राख्ने व्यवस्था गर्ने ।
- विकास निर्माणका कार्यमा नागरिकको सहभागिता बृद्धि गराउन सहभागितात्मक समावेशी योजना प्रकृया अनिवार्य अवलम्बन गरिने छ र कार्य संचालन गर्दा नागरिकको संलग्नता र स्वामित्व प्राप्त हुने गरी गरिने छ । यसरी कार्य गर्दा विशेष गरेर अल्पसंख्यक, सिमान्तकृत वा साना किसान र महिला प्रति विशेष सम्बेदनशील रहने गरी कार्य व्यवस्था मिलाउने ।
- निश्चित रकम भन्दा माथिको विकास निर्माण कार्यमा सबै विवरण देखिने गरी योजनास्थल र सार्वजनिक स्थानमा सूचना पाटीको व्यवस्था गर्ने ।
- नागरिकको गुनासो सुन्ने र संबोधन गर्ने संस्थागत संयन्त्र स्थापित गरी कृयाशिल गराइने छ, र हेलो सरकार र हटलाइन जस्ता व्यवस्था सम्बन्धित कार्यपालिकाले गर्न पहल गर्ने ।
- सुशासनका औजार जस्तै सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, नागरिक सुनुवाई, नागरिक पृष्ठपोषण प्रतिवेदन सम्बन्धित कार्यविधिमा तोकिएको समयमा गर्ने गराउने व्यवस्था मिलाउने ।
- नागरिक वा सर्वसाधारणका लागि आफ्नो आयव्ययको विवरण सार्वजनिक गर्ने गराउने र कार्यालयको वेब(साइट)मा समेत नियमित रूपमा राख्ने व्यवस्था मिलाउने ।
- आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने र बेरुजुलाई समयमा नियमित, असुल उपर गरी फर्छ्यौट गर्ने गराउने व्यवस्था गर्ने ।
- सार्वजनिक खरीद ऐन नियमावली बमोजिम खरिद कार्य गर्ने गराउने ।
- आचार संहिता अनिवार्यरूपमा परिपालना गर्ने गराउने ।
- सूचनाको हक सम्बन्धि ऐनको पालना गर्ने र बर्गिकृत बाहेकका सबै सूचना नागरिकको पहुँचमा पुऱ्याउने,
- वार्षिक कार्यक्रम र बजेट, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन आम संचार मार्फत सार्वजनिक गर्ने गराउने र कार्यालयको सूचना पाटी र वेब(साइट)मा राख्ने ।
- निर्णय गर्दा कानून सम्मत प्रकृया पुर्याई मात्र अख्तियारवालाले निर्णय लिने छ र निर्णयको वैधताका साथै सार्वजनिक नागरिकको ग्राह्यता समेत प्राप्त गरिने गरी कार्य गर्ने ।
- विकास निर्माणका कार्यक्रम र योजना तथा सेवा प्रवाहलाई क्रमशः स्वीकृत कार्यतालिका र नागरिक बडापत्रमा तोकिएको समयमा सम्पन्न गर्ने गराउने ।
- भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइने छ र कुनै पनि भ्रष्टाचार हुन नदिने वातावरण श्रृजना गर्ने गराउने
- सबै पदाधिकारीले सम्पति विवरण समयमानै तोकिएको कार्यालयमा पेश गर्ने पद्धति अवलम्बन गर्ने
- अनुदान वा विउविजन वा सरकारी श्रोत वितरणको कार्यविधि स्वीकृत गराई मात्र वितरणको व्यवस्था गुनासो नआउने गरी गर्ने गराइने छ र सम्भव भए सम्म विपन्न वर्ग र सीमान्त किसानलाई उपलब्ध हुने गरी कार्यविधिमा व्यवस्था गर्ने र
- वित्तीय जोखिम न्यूनिकरणका सबै उपाय अवलम्बन गर्ने

## परिच्छेद ७

### बिबिध

#### १०. संसोधन, खारेजी र वचाउ

- क. स्थानीय तहमा संचालित कृषि कार्यक्रम यसै व्यवस्था बमोजिम संचालन भएको मानिने छ,
- ख. विगतमा जारी गरिएको स्थानीय कृषि विकास कार्यक्रम संचालन निर्देशिका खारेज गरिएको छ र त्यस बमोजिम भए गरेका काम, कारवाही यस कार्यविधि बमोजिम भए गरेको मानिने छ ।
- ग. यस कार्यविधिलाई गाउँपालिकाले आवश्यकता अनुसार संसोधन तथा खारेजी गर्न सक्ने छ,

घ. यस कार्यविधिमा उल्लेख नभएका अन्य कुराहरु स्थानीय सरकार संचालन ऐन २०७४ र प्रचलित कानून बमोजिम हुने छ।

## अनुसूची १

### गाउँपालिका कृषि बोर्ड तथा वार्ड कृषि बोर्ड गठन र सोको काम कर्तव्य

गाउँपालिका क्षेत्रमा संविधान र ऐनद्वारा निर्धारण गरेका कृषि विकासका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन आवश्यक कार्यक्रम तर्जुमा, स्थानीय कृषि विकासका नीति नियम, कार्यविधि, मापदण्ड निर्धारण तथा जनप्रतिनिधिहरूको कार्यक्रम प्रति जबाफदेहिता सुनिश्चित गर्न गाउँपालिकाले पारित गरेको कार्य विभाजन तथा कार्यसम्पादन नियमावलीको अधिनमा रही अनुसूची १ अनुसार आर्थिक विकास समितिका संयोजकको नेतृत्वमा निम्नानुसारका सदस्य रहने गरी पालिका कृषि विकास बोर्ड तथा वडास्तरीय कृषि विकास बोर्ड गठन गर्ने छ ।

### कृषि विकास बोर्डको गठन

#### क) गाउँपालिका स्तरीय

(क)	अध्यक्ष	– अध्यक्ष
(ख)	कृषि क्षेत्र हेर्ने कार्यपालिकाको सदस्य	– सदस्य
(ग)	प्रमुख प्रशासकीय अधिकृत	– सदस्य
(घ)	गाउँपालिका स्तरीय खाद्य सुरक्षा समितिको संयोजक वा प्रमुख	– सदस्य
(ङ)	समितिले मनोनयन गरेको विज्ञ सदस्य एक जना	– सदस्य
(च)	समितिले मनोनयन गरेको व्यवसायिक किसानमध्ये एक जना	– सदस्य
(छ)	गाउँपालिकाको कृषि विभाग/महाशाखा/शाखा प्रमुख	– सदस्य सचिव

- (१) समितिले सम्बन्धित क्षेत्रको विशेषज्ञ तथा अन्य व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्ने तथा विशेष कार्यहरूको जिम्मेवारी तोक्न सक्ने छ ।
- (२) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
- (३) समितिले यस कार्यविधिको उद्देश्य कार्यान्वयन गर्न आवश्यकता अनुसार विभिन्न उप-समितिहरू गठन गर्न सक्नेछ ।
- (४) बोर्डको सचिवालय गाउँपालिकाको कृषि क्षेत्र हेर्ने विभाग, शाखा वा महाशाखामा रहनेछ ।
- (५) गाउँपालिकाका गुणस्तर नियन्त्रण शाखा, बजार व्यवस्थापन शाखाका प्रमुख वा प्रतिनिधि तथा कृषिसंग सम्बन्धित विशेषज्ञ वा अनुभवी कृषक, कृषिक्षेत्रमा उत्कृष्ट योगदान पुरयाउने व्यक्तिलाई आवश्यकतानुसार आमन्त्रण गर्न सकिनेछ ।

#### ख) वडास्तरीय कृषि विकास बोर्ड गठन

गाउँपालिकाको वडातहमा कृषि र पशुपंछी सेवा विकासमा सहयोग तथा समन्वयका लागि देहाय बमोजिमको कृषि विकास बोर्ड गठन हुने छ

१. वडा अध्यक्ष वा नीजले तोकेको कुनै अन्य सदस्य –संयोजक
२. वडाको महिला सदस्य –सदस्य
३. वडाका सचिव –सदस्य
४. वडास्तरमा कृषि सम्बद्ध गैर सरकारी संस्थाका प्रतिनिधि –सदस्य
५. वडामा कार्यरत उत्कृष्ट कृषक समूह मध्ये भेलावाट छनौट भएका कृषक प्रतिनिधि –सदस्य
६. वडास्थित कृषि वा पशु सेवाकेन्द्रका प्रमुख –सदस्य
७. वडास्थित कृषि वा पशु सेवाकेन्द्रका प्रमुख मध्ये जेष्ठ प्रमुख –सदस्य सचिव
८. वडा भित्रका उत्कृष्ट कृषक, विशेषज्ञ वा कृषि सम्बन्धि ज्ञान र सीप भएका व्यक्तिलाई आवश्यकतानुसार आमन्त्रण गर्न सकिनेछ ।

क) उपरोक्त समितिहरूमा एक महिना भित्र सबै पद पूर्ति भइ कार्य सुचारु गर्नु पर्ने छ ।

ख) समितिहरूले आफ्नो आन्तरिक कार्यविधि आफै बनाई कार्य सुचारु गर्ने छन र आवश्यकतानुसार बैठक बस्ने छ तर कमिमा पनि वर्षको तीन पटक कृषि विकास बोर्डको बैठक अनिवार्य रूपमा बस्नु पर्ने छ ।

ग) उपरोक्त समितिहरूमा राजिनामा पेश गरी वा अन्य कुनै किसिमले रिक्त हुन आएमा जसरी शुरुमा नियुक्ति भएको हो सोही प्रकृया पुन्याई पदपूर्ति गर्ने व्यवस्था गरिनेछ ।

### **कृषि विकास बोर्डको काम, कर्तव्य, अधिकार, जिम्मेवारी र उत्तरदायित्व**

स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेखित प्रावधानहरूको परिधि भित्र रही पालिका कृषि विकास समितिको काम, कर्तव्य र अधिकार निम्नानुसार हुने छ ।

### **क. कृषि विकास योजना तर्जुमा**

- गाउँपालिकाको कृषि विकासको प्राथमिकताहरू निर्धारण गर्ने,
- गाउँपालिकाको वार्षिक, आवधिक तथा रणनीतिक कृषि योजना तर्जुमा गरी गाउँ सभाबाट अनुमोदन गराउने । योजना तर्जुमा गर्दा संबन्धित सबै सरोकारवालाहरूको सहभागिता सुनिश्चन गर्ने ।
- महिला तथा बिपन्न वर्ग, व्यवसायिक कृषक लक्षित गरी कृषि विकास कार्यक्रम तर्जुमा तथा सोको कार्यान्वयन मा सहयोग गर्ने ।
- कार्यक्रम संचालन गर्न आवश्यक संघ संस्थाहरू संग साभेदारि संभौत गर्ने

### **ख. नीति निर्माण:**

- कृषि तथा पशु विकास संबन्धि स्थानीय नीति, कानून, कार्यविधि, मापदण्ड तर्जुमा गरी आवश्यकतानुसार कार्यपालिका तथा गाउँ सभाबाट पास गराई स्थानीय राजपत्रमा प्रकाशित गर्ने र सोको कार्यान्वयन गर्ने गराउने ।

### **ग. समन्वय तथा सहकार्य**

- गाउँपालिका विभिन्न समिति तथा उपसमितिहरू लगायत गाउँ कार्यपालिका तथा व्यवस्थापिकासंग समन्वय गर्ने ।
- कृषि योजना तर्जुमा तथा सो को प्रभावकारी कार्यान्वयनका लागि कृषिमा सम्लग्न कृषक संघ, संगठन, कृषि सहकारी, विभिन्न सरकारी, गैर सरकारी संघसंस्था तथा नीजि क्षेत्रहरूसंग समन्वय र सहकार्य गर्ने ।
- कृषि विकाससंग संबन्धित कार्यका लागि अन्तर पालिका समन्वय, कृषि ज्ञानकेन्द्र, भेटेरिनेरी अस्पताल तथा पशु विज्ञकेन्द्र, प्रदेश तथा संघीय सरकारका कार्यक्रम, आयोजनाहरूसंग सहकार्य र समन्वय गर्ने ।

### **घ. बजेट तथा जनशक्ति व्यवस्थापन:**

- कृषि विकासका लागि आवश्यक बजेटको लेखाजोखा, व्यवस्थापन तथा सोको प्रभावकारी परिचालन गर्ने गराउने ।
- गाउँपालिकामा कृषि विकास कार्यक्रम संचालनका लागि आवश्यक जनशक्तिको प्रक्षेपण तथा व्यवस्थापन गर्न गाउँ कार्यपालिकालाई सहयोग गर्ने ।

### **ड. गाउँपालिकाको कृषि विकासका सम्भाव्यता अध्ययन, अनुसन्धान गर्ने गराउने ।**

### **च. अनुगमन तथा मुल्याङ्कन**

- गाउँपालिकाद्वारा संचालित विभिन्न कृषि विकास कार्यक्रमहरूको नियमितरूपमा अनुगमन, उपलब्धिहरूको समीक्षा गरी कृषि विकास शाखालाई रायसुझाव तथा निर्देशन दिने ।
- छ. पालिकामा संचालन हुने साना सिचाई आयोजनाहरूको सम्भाव्यता अध्ययन, सर्भे डिजाइन, निर्माण तथा संचालन कार्यका लागि गाउँपालिकालाई आवश्यक सहयोग गर्ने ।
- ज. संघिय तथा प्रादेशिक सरकारबाट पालिकास्तरमा संचालन हुने सिचाईका योजनाहरू प्रभावकारी रूपमा संचालन गर्न आवश्यक सहयोग गर्ने ।

### **झ. क्षमता अभिवृद्धि**

- कृषि कार्यक्रमलाई प्रभावकारी संचालन तथा व्यवस्थापनका लागि समितिका पदाधिकारी, कर्मचारीहरू, कार्यपालिका तथा व्यवस्थापिकाका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने ।

- ब. कृषि उत्पादन सामग्रीहरूको सर्वशुलभ रूपमा उपलब्ध गराउन आवश्यक नीतिगत व्यवस्था गर्ने ।  
 ट. कृषि उत्पादन, उत्पादकत्व वृद्धि तथा उत्पादित बस्तुहरूको प्रशोधन र बजारिकरण गर्न आवश्यक नीति गत व्यवस्था गर्ने ।

## अनुसूची २

### योजना को प्राथमिकता निर्धारण तथा निर्माणक चरणहरू

#### क. योजना तर्जुमा गर्दा प्राथमिकता दिनु पर्ने विषय

विषय क्षेत्रगत वा आवधिक योजना तर्जुमा गर्दा कृषि क्षेत्रको सम्बन्धित स्थान विशेषको संभाव्यता हेरी देहायका आधारमा प्राथमिकीकरण र कृषि व्यवसायीकरणका माध्यमबाट प्राथमिकताका विषयमा ध्यान पुऱ्याउनुोस

- आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने
- ग्रामिण रोजगारिहरू श्रृजना गर्ने
- उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने
- स्थानीय जनताको जीवनस्तर, आम्दानी र रोजगार बढ्ने
- स्थानीय बासिन्दाहरूका प्राथमिकतालाई सम्बोधन गरी जनसहभागिता जुट्ने
- महिला बालबालिका तथा पिछडिएका वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने
- लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने
- वातावरणीय संरक्षण तथा सम्बर्द्धन, जलवायु परिवर्तन अनुकुलनमा सघाउ पुऱ्याउनुको साथै दिगो विकासको लक्ष्य प्राप्तिलाई प्राथमिकता दिई तर्जुमा गर्न सघाउ पुऱ्याउने
- वार्षिक योजना तयार गर्दा विषय क्षेत्रगत, आवधिक योजनाका लक्ष्य, उद्देश्य, नीति, रणनीति र कार्यक्रम प्राथमिकता समेतलाई ध्यानमा राखी वार्षिक योजना, कार्यक्रम बजेट तर्जुमा गर्दा ध्यान दिने ।

#### योजना तर्जुमाका चरण र प्रकृया

- गाउँपालिका स्तरीय वार्षिक योजना तर्जुमा गर्दा बजेट निर्धारण समितिबाट कृषि क्षेत्रको बजेट पुर्वानुमानको सीमा र मार्गदर्शन तयारीमा माग भएको आवश्यक प्राविधिक सहयोग पुरयाउने .
- सम्बन्धित गाउँपालिकाबाट आगामी वर्षको श्रोतको अनुमान, बजेट सीमा तथा मार्गदर्शन प्राप्त भए पछि, कृषि क्षेत्र संग सम्बद्ध सबै सरोकारवालाहरू (विषयगत महाशाखा, शाखा, गैरसरकारी संस्था, नीजि क्षेत्र, सहकारी संस्था, विषय विज्ञ आदि) को बैठक बोलाउने .
- कृषि क्षेत्र र उपक्षेत्रगत (पशु स्वास्थ्य, मत्स्यपालन, फलफूल खेती, तरकारी आदि) को गाउँपालिका स्तरीय र वडास्तरीय पुर्वानुमानको प्राप्त बर्गिकरणलाई लगानीका क्षेत्र तोकौ विषय उप क्षेत्रगत तथा वडास्तरीय कृषि कार्यक्रमको बजेट पुर्वानुमान र मार्गदर्शन तयार गर्ने .
- प्राप्त बजेट पुर्वानुमान, मार्गदर्शन र अबलम्बन गरिने नीति रणनीति र विषय र भौगोलिक क्षेत्रगत लगानीको बाँडफाँट गरी सम्बन्धित शाखा, सेवाकेन्द्र, वडा वा इकाईमा मार्गदर्शन सहित बजेट पुर्वानुमान पठाइने र सम्बन्धित जिम्मेवार व्यक्ति समेत तोकौ योजना तर्जुमा प्रकृयाको थालनी समेत गर्ने
- सम्बन्धित गाउँपालिका तथा विषयगत निकाय (कृषि क्षेत्र) बाट वडामा प्राप्त बजेट पुर्वानुमान र मार्ग दर्शनका अधीनमा रही कार्यक्रम र बजेट तर्जुमा गर्न वडास्तरमा रहेका सरकारी, गैरसरकारी, सहकारी संस्था तथा नीजि क्षेत्रका सरोकारवाला सबैको बैठक आयोजना गरी प्राप्त बजेट पुर्वानुमान र मार्गदर्शनको जानकारी गराइने र वडास्तरमा तथ्याङ्क, सूचना तथा बस्तुगत विवरणको आधारमा स्थिति र संभाव्यताको विश्लेषण गरी वडास्तरिय लगानीको प्राथमिकता निर्धारण गर्ने
- विषयगत निकाय र गैरसरकारी संस्थाको कार्यक्रम बीचमा पनि परिपुरकता कायम गरी एकिकृत योजना तर्जुमा गर्न गराउने .
- सबै सरोकारवालालाई करिब एक महिनाको समय दिई वस्तिस्तरमा तर्जुमाको तालिका समेत तय गर्ने
- यसरी तय गरिएको समयतालिका सबै वस्ति वा कृषक समूहलाई समेत जानकारी गराई वस्ति वा समूहस्तरमा योजना तर्जुमाको थालनी निर्दिष्ट समयमा गर्ने र यसै बीचमा यदि प्रदेश तहबाट थप कृषि विषयक बजेट

पूर्वानुमान वा संशोधित अनुमान गाउँपालिकाबाट प्राप्त भएमा सो समेत समावेश गरी योजना तर्जुमा प्रकृत्यामा समावेश गराउने

क वस्ति र टोलस्तरमा देहायको प्रकृत्या अबलम्बन गरी योजना तर्जुमा गर्ने

- वस्तिस्तरमा रहेका कृषक समूह, समिति तथा संस्थासंग अन्तरकृत्या गरी तिनका माग र प्राथमिकताहरूलाई सम्बोधन गर्न र तिनले गर्न सक्ने लागत सहभागितालाई समेत संकलन गरी उनीहरूकै सहभागितामा तोकिएका मापदण्डका आधारमा प्राथमिकता निर्धारण गर्ने .

- यसरी सबै वस्ति र टोलस्तरबाट माग र प्राथमिकता संकलन भए पश्चात सम्बन्धित वडा सचिवले विषयगत र अन्य सरोकारवालाहरूसंग छलफल गरी विषय क्षेत्रगत रूपमा कार्यक्रम र बजेट छुट्याउने र बजेट पूर्वानुमानको रकमसंग मेलखाने गरी एकिकृत गरी वडा अध्यक्ष समक्ष घटबढको विवरण पेश गर्ने,

- यदि कुनै योजना वा कार्यक्रम अत्यन्त जरुरी छ र बजेट पूर्वानुमान भित्र रहन नसकेमा गाउँस्तरीय योजनामा समावेश गर्ने गरी सुची समेत प्रस्तुत गर्ने ।

ख. वडा समितिले सबै सरोकारवालाको बैठक बोलाई यसरी वस्ति र टोलस्तरबाट संकलित भएको सूचीमा विषयगत प्राथमिकता निर्धारण अनुसार रुजु गरी वडा समितिबाट पारित गर्ने र यसरी पारित गर्दा वडास्तरीय तथा गाउँपालिकास्तरीय योजनामा बर्गिकरण गरी सिफारिश सहित सम्बन्धित कार्यपालिकामा पेश गर्ने ।

ग. यदि कुनै योजना दुई वा दुई भन्दा बढि वडामा संचालन गरिनु पर्ने रहेछ भने ती वडा बीचको समन्वय बैठक राखी अन्तर वडास्तरीय योजनाको प्राथमिकता समेत सम्बन्धित कार्यपालिकामा सिफारिश सहित पेश गर्ने ।

घ. गाउँ कार्यपालिका सचिवले वडाबाट प्राप्त सबै सुचीलाई तथा गाउँपालिकास्तरीय विषयगत शाखा, महाशाखाबाट प्राप्त सूचीलाई समेत एकिकृत गर्ने र यसरी एकिकृत गरिएको सुचीलाई विषय क्षेत्रगत प्राथमिकताक्रम अनुसार सुची तयार गर्नुका साथै उक्त सुचीलाई वडास्तरीय र पालिकास्तरीयमा बर्गिकरण गरी सम्बन्धित बजेट तथा कार्यक्रम तर्जुमा समितिमा पेश गर्न अध्यक्ष वा प्रमुख समक्ष प्रस्तुत गरिने र उक्त योजना तर्जुमा समितिमा पठाउने ।

ङ बजेट तथा कार्यक्रम तर्जुमा समितिले यसरी प्राप्त योजना र कार्यक्रमलाई सम्बन्धित विषय क्षेत्रगतगत समिति मा छलफलका लागि पठाउने ।

च. कृषि सम्बन्धी विषयगत समितिले यसरी वडा, विषयगत शाखा तथा कृषि सम्बन्धि गैर सरकारी संस्था, नीजि क्षेत्र र सहकारी संस्थाबाट प्राप्त सुचीलाई एकिकृत गरी आफुलाई प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शन अनुसार भए नभएको हेर्नुका साथै प्रदेश र संघीय योजना तथा कार्यक्रमसंग परिपूरकता कायम समेत गराउने ।

छ. कृषिसंग सम्बन्धित अन्य विषयगत निकायसंग समेत पारस्परिकता हुने गरी कृषि सम्बन्धि बार्षिक तथा बहुबर्षिय कार्यक्रम र बजेट प्राथमिकता क्रम निर्धारण गरी गाउँ कार्यपालिकास्तरीय बजेट तथा कार्यक्रम तर्जुमा समितिमा राय सिफारिश सहित पठाउने ।

ज. सम्बन्धित गाउँपालिकाका लागि बजेट वक्तव्यमा पारिनु पर्ने कृषि सम्बन्धी नीति समावेश गरी कृषिमा हुने समष्टि लगानी र उपलब्धीको प्रक्षेपण सहितको नीति तयार गरी सम्बन्धित सभामा पेश गरिने बजेट वक्तव्यको मसौदा समेत तयार गरी योजना तर्जुमा समितिमा प्रस्तुत गर्ने ।

झ. योजना तर्जुमा समितिले कृषि समितिबाट प्राप्त गरेको एकिकृत कार्यक्रम, बजेट र नीति सम्बन्धित गाउँ पालिकामा पठाउन अगाडि निम्न कार्य गर्ने ।

- सम्बन्धित क्षेत्रमा संचालन हुने योजना र कार्यक्रममा दोहोरोपन आउन नदिने गरी आपसी तादाम्यता र परिपूरकता कायम गर्ने व्यवस्था मिलाउने ।

- बजेट तथा कार्यक्रमको विषयक्षेत्रगत सम्बन्धित समितिमा पुनः छलफल गराउनु पर्ने भए गराई अन्तिम प्रस्ताव तयार गरी सम्बन्धित कार्यपालिकामा पेश गर्न आदेश दिने ।

- आवधिक योजना तयार भएको रहेछ भने उक्त आवधिक योजनाको दुरदृष्टि, लक्ष्य, उद्देश्य, नीति र कार्यक्रमका प्राथमिकता अनुकूल भए नभएको हेरी उक्त आवधिक योजनासंग तालमेल हुने गरी प्रस्तुत गर्ने ।

- संघीय सरकारमा नेपाल सरकारले बजेट प्रस्तुत गर्ने समय जेष्ठ १५ गते तोकिएको हुनाले बजेट वक्तव्यको संघीय नीति समेत स्थानीय तहमा असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।

- त्यस्तै प्रदेश सरकारले ज्येष्ठ मसान्त भित्र बजेट र कार्यक्रम प्रस्तुत गर्ने हुँदा स्थानीय तहलाई असर पर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ।

- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको अन्तिम प्रस्ताव तयार गर्ने ।

- यदि बहु बर्षिय योजना रहेछ भने त्यसको लगानीको प्रक्षेपण र उपलब्धि लक्ष्य समेत निर्धारण गरी प्रस्तुत गर्ने ।

- बजेट सीमा भित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने र घाटा बजेट प्रस्तुत गर्न बन्देज रहेको हुँदा कुनै हालतमा पनि घाटा बजेट र कार्यक्रममा सिफारिश नगर्ने ।
- सम्बन्धित गाउँ सभामा प्राप्त बजेट तथा कार्यक्रममा छलफल गरी आषाढ २५ गते भित्र कार्यपालिका संग केहि थप बुझ्नु पर्ने भएमा सम्बन्धित कार्यपालिकामा निर्देशन सहित प्रस्ताव सम्बन्धित कार्यपालिकामा फिर्ता पठाउने व्यवस्था गर्ने ।
- सम्बन्धित कार्यपालिकाले यसरी प्राप्त फिर्ता हुन आएको बजेट तथा कार्यक्रममा केहि हेरफेर गर्न उचित देखिएमा वा नदेखिएमा पुष्ट्याई सहित पुनश्च सम्बन्धित सभामा राय सहित पेश गर्ने ।
- सम्बन्धित सभाले आषाढ मसान्त भित्र बजेट र कार्यक्रम पारित गरि सक्नु पर्ने ।
- बजेट र कार्यक्रम सार्वजनिकीकरण सभाबाट स्वीकृत भएपछि विभिन्न संचार माध्यमबाट सर्वसाधारणको जानकारीकालागि बजेट, कार्यक्रम र लिइएका नीति सम्बन्धित कार्यपालिकाले प्रकाशित गर्नु पर्ने छ र आआफ्नो वेवसाइटमा समेत राख्ने व्यवस्था गर्ने ।

## ख. योजना कार्यान्वयन

गाउँ सभाबाट पास भएका कृषि योजानहरूको प्रभावकारी संचालनका लागि आवश्यकतानुसार स्थानीय मापदण्ड तयार गरी सोको आधारमा कार्यक्रम कार्यान्वयन गर्ने छ ।

### १. सबै सरोकारवालाले कार्यक्रम र बजेट को कार्यान्वयन र जिम्मेवारी तालिका तयार गर्ने

- कार्यक्रम स्वीकृत भए पछि सरोकारवाला सबै विषयगत निकायले आआफ्नो महाशाखा, शाखागत र वडागत रुपमा योजना, कार्यक्रमलाई कृयाकलापमा विभक्त गरी निश्चित कार्यतालिकामा राख्ने र यसरी कार्यतालिका तयार गर्दा जिम्मेवारी तालिका समेत तयार गर्ने र
- यसरी तयार गर्दा कार्यक्रम कार्यान्वयनको तरिका मध्ये लिइने निम्न विकल्प जस्तै उपभोक्ता समिति, ठेक्का पट्टा, गैरसरकारी संस्था, सहकारी वा सेवा करार, अमानत मध्ये उपयुक्त विकल्पको समेत सार्वजनिक खरिद ऐनको परिधि भित्र रही छनौट गरी प्रस्तुत समेत गर्ने ।

### २. विषयगत समितिमा कार्यान्वयन तालिका पेश गर्ने

- यसरी महाशाखा, शाखागत वा वडागत कार्यक्रम र बजेट तयार भए पछि कृषि विषयगत समितिमा सम्बद्ध सबै सरोकारवाला गैर सरकारी संस्था, सहकारी संस्था र नीजि क्षेत्रबाट समेत कार्यान्वयन तालिका प्रस्तुत गराउने
- यसमा आपसी समन्वय र परिपुरकता कायम गर्न अन्य सम्बन्धित विषयगत क्षेत्रका सरोकारवाला सबैलाई पनि आमन्त्रण गर्नु पर्ने देखिएमा सो समेत गर्ने
- उक्त कार्यान्वयन तालिकामा के, कति, कहाँ, कसरी, कसले, कसबाट, कसका लागि, लाग्ने लागत, उपलब्धि परिमाण र जिम्मेवार व्यक्ति र निकाय स्पष्ट देखाउनु पर्ने गरी तालिका प्रस्तुत गर्न लगाउने
- कृषि समितिले पारित गरे पछि सम्बद्ध अन्य विषय क्षेत्रगत समितिले अन्तरक्षेत्रगत परिपुरकता हेरी पारित गर्ने र सम्बन्धित पालिकाको बजेट तथा कार्यक्रम समितिमा पठाउने । बजेट तथा कार्यक्रम समितिले मार्गदर्शन अनुसार भए नभएको हेरी सम्बन्धित कार्यपालिकामा पेश गर्ने ।

### ग. योजना कार्यान्वयनका लागि बजेट प्रवाह प्रकृया

- सम्बन्धित प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम र बजेटको अख्तियारी श्रावण ७ गते भित्र दिनु पर्ने व्यवस्था गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतले आफूलाई प्राप्त भएको मितिले १५ दिन भित्र तयार भएको कार्यान्वयन कार्यतालिका र बजेट र कार्यक्रमको अख्तियारी कार्यान्वयन मार्गदर्शन सहित सम्बन्धित महाशाखा, शाखा तथा वडा समितिमा पठाउने व्यवस्था गर्ने ।
- कार्यान्वयन मार्ग दर्शनमा भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनको ढाँचा समेत राखी प्रतिवेदन पठाउने वा कार्यान्वयनको तरिका, समयमा कार्य सम्पादनमा उत्कृष्टता हासिल गरेमा पुरस्कार र नगरेमा दण्डको व्यवस्थालाई कार्य सम्पादनको अभिन्न अंगको रुपमा राख्ने व्यवस्था मिलाउने ।

- सम्बन्धित गाउँपालिकाबाट अख्तियारी र मार्गदर्शन प्राप्त भएपछि कृषिसंग सम्बन्धित कार्यान्वयन गर्ने जिम्मेवार निकायमा कार्यान्वयन तालिका सहित कार्यक्रम र बजेट खर्च गर्ने जिम्मेवार निकाय तोकिएको पठाउने र यदि स्थानीय तहको प्राथमिकता प्राप्त योजना वा कार्यक्रम भए सो समेत खुलाउने ।
- कृषि समितिले वा शाखा प्रमुखले आफ्ना विषयक्षेत्र अन्तर्गतका प्राथमिकता प्राप्त योजनाको सूची समेत सम्बन्धित जिम्मेवार निकाय र व्यक्तिलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गर्ने ।
- सम्बन्धित कार्यपालिकाका प्रमुख, अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसंग र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित महाशाखा वा शाखा प्रमुख वा वडा समितिसंग कार्य सम्पादन सूचक सहितको कार्य सम्पादन करार गर्ने ।
- यदि कृषि क्षेत्रको विषयमा कार्य सम्पादन करार भएको भए तत(तत जिम्मेवार ब्यक्तिसंग सचिव वा सम्बन्धित महाशाखा वा शाखा प्रमुखले कार्यसम्पादन करार समेत गर्नु पर्ने
- सम्बन्धित कार्यपालिकामा स्वतन्त्र कार्यसम्पादन मूल्याङ्कन समिति समेत गठन गरी सम्बन्धित महाशाखा वा शाखाको कार्य सम्पादन मूल्याङ्कन ६ महिनामा गर्ने व्यवस्था मिलाउने ।

आज्ञाले  
सुरज प्रसाद जोशी  
प्रमुख प्रशासकीय अधिकृत